

मिति २०७६ साल फागुन २९ गतेका दिन गाउँपालिकाका अध्यक्ष श्री गोविन्द बहादुर पौडेल ज्यूको अध्यक्षतामा गाउँ कार्यपालिकाको बैठक बसि तपसिल बमोजिमका प्रस्ताव उपर छलफल गरी निर्णय गरियो ।

प्रस्तावित विषयहरु:-

१. गत बैठकको समिक्षा सम्बन्धमा ।
२. निर्देशिका तथा कार्यविधि सम्बन्धमा ।
३. विभिन्न समिति गठन सम्बन्धमा ।
४. चमेना गृहको भाडा दर सम्बन्धमा ।
५. २०७७ सालको भित्ते पात्रो (क्यालेन्डर) निर्माण सम्बन्धमा ।
६. घरेलु तथा साना उद्योग तालिम सम्बन्धमा ।
७. लिखु एक्वायर सडक सम्बन्धमा ।
८. आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माण सम्बन्धमा ।
९. शिक्षा नियमावली, २०७५ शंसोधन सम्बन्धमा ।
१०. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम सम्बन्धमा ।

निर्णयहरु:-

१. निर्णय नं. १, प्रस्ताव नं. १ माथि व्यापक छलफल गर्दा यस लिखु गाउँपालिकाको विगतका कार्यपालिकाको बैठकका निर्णयहरु क्रमशः कार्यान्वयन भई रहेको अवस्थामा अझ यसलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि सरोकारवाला पक्षहरु बीचमा समन्वय गरी अगाडि बढ्ने निर्णय सर्वसम्मतीबाट पारित गरियो ।
२. निर्णय नं. २, प्रस्ताव नं. २ माथि व्यापक छलफल गर्दा लिखु गाउँ कार्यपालिकाको विधेयक समितिबाट यस बैठकमा पेश भएका तपसिल बमोजिमका निर्देशिका तथा कार्यविधि उपर देहाय बमोजिमका स्वीकृत गर्ने निर्णय गरियो ।

क्र.सं.	विवरण	पारित विधि			कैफियत
		बहुमत	सर्वसम्मत	संशोधन	
१	बैठक तथा भ्रमण खर्च सम्बन्धी निर्देशिका, २०७६		सर्वसम्मत		
२	एम्बुलेन्स सेवा सञ्चालन कार्यविधि, २०७६	बहुमत			
३	कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यक्रम,		सर्वसम्मत		

	दररेट नम्स कार्यविधि				
--	----------------------	--	--	--	--

३. निर्णय नं. ३, प्रस्ताव नं. ३ माथि व्यापक छलफल गर्दा तपसिल बमोजिमका समितिका सदस्यहरु चयन गर्ने निर्णय सर्वसम्मतबाट निर्णय गरियो ।

(क) एम्बुलेन्स सेवा सञ्चालन तथा व्यवस्थापन समिति:-

१. संयोजक:- गोविन्द बहादुर पौडेल(गाउँपालिका अध्यक्ष)
२. सदस्य:- दिनानाथ चौधरी (प्रमुख प्रशासकीय अधिकृत)
३. सदस्य:- गोपाल खड्का (३ नं. वडाध्यक्ष)
४. सदस्य:- विशाल कुमार पौडेल (सामाजिक बिकास समिति संयोजक)
५. सदस्य:- अप्सरी पाण्डे सुवेदी (कार्यपालिका सदस्य)
६. सदस्य:- टेक बहादुर वि.क. (कार्यपालिका सदस्य)
७. सदस्य-सचिव:- मानहरी अधिकारी (स्वास्थ्य संयोजक)

(ख) राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण समन्वय समिति:-

१. अध्यक्ष:- शान्ता ढुंगेल (गाउँपालिका उपाध्यक्ष)
२. सदस्य:- दिनानाथ चौधरी (प्रमुख प्रशासकीय अधिकृत)
३. सदस्य:- शुकवीर तामाङ (९ नं. वडा वडाध्यक्ष)
४. सदस्य:- अशोक घिमिरे (शिक्षा अधिकृत)
५. सदस्य-सचिव:- खिला वि.क. (पञ्जिकरण शाखा प्रमुख)

गुनासो सुनुवाई समिति:-

१. संयोजक:- दिनानाथ चौधरी (प्रमुख प्रशासकीय अधिकृत)
२. सदस्य:- बिष्णु रिजाल (फिल्ड सहायक)
३. सदस्य-सचिव:- खिला वि.क. (पञ्जिकरण शाखा प्रमुख)

(ग) सेनिटरी प्याड वितरण तथा व्यवस्थापन समिति:-

१. संयोजक:- शान्ता ढुंगेल (गाउँपालिका उपाध्यक्ष)
२. सदस्य:- सिता खत्री (कार्यपालिका सदस्य)
३. सदस्य:- मानहरी अधिकारी (स्वास्थ्य संयोजक)
४. सदस्य:- नर्मदा खतिवडा (प्रा.स.)
५. सदस्य:- (विद्यालयका संपर्क व्यक्ति)
६. सदस्य:- (विद्यालयका संपर्क व्यक्ति)
७. सदस्य- सचिव:- अशोक घिमिरे (शिक्षा अधिकृत)

४. निर्णय नं. ४, प्रस्ताव नं. ४ माथि व्यापक छलफल गर्दा लिखु गाउँपालिकाको चमेनागृह सञ्चालन गरे वापत विगतमा मासिक रु. १०,०००/- का दरले भाडा रकम लिएकोमा साविकको भाडादरमा २०% थप

गरी मासिक रु. १२,०००।- बनाउने र चमेनागृह सञ्चालनको लागि प्रस्तावदाताबाट भाडा दरमा बढाबढ हुने बिधिबाट सूचना प्रकाशन गरी प्रकृया अगाडि बढाउने सर्वसम्मतबाट निर्णय गरियो ।

५. निर्णय नं. ५, प्रस्ताव नं. ५ माथि व्यापक छलफल गर्दा २०७७ सालको भित्ते पात्रो (क्यालेन्डर) लिखु गाउँपालिकाको पार्श्व चित्र झल्किने गरी निर्माण गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
६. निर्णय नं. ६, प्रस्ताव नं. ६ माथि व्यापक छलफल गर्दा लिखु गाउँपालिकाको समन्वयमा घरेलु तथा साना उद्योग कार्यालय ओखलढुंगाबाट सञ्चालन हुने Hosiery (सुईटर टोपि बुनाई) तालिम कार्यक्रमको लागि सम्पूर्ण वडा कार्यालयहरूबाट अपाङ्ग (बिशेष क्षमता) भएका कम्तिमा दुबै हातले काम गर्न सक्ने एक एक जना सहभागि छनौट गरी यथासिघ्र गाउँ कार्यपालिकाको कार्यालयमा तोकिएको विवरण सहित पठाउने सर्वसम्मतबाट निर्णय गरियो ।
७. निर्णय नं. ७, प्रस्ताव नं. ७ माथि व्यापक छलफल गर्दा लिखु एक्वायर सडक रुट कायम गर्नको लागि सरोकारवालाहरूको भेला बसि रुट कायम गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।
८. निर्णय नं. ८, प्रस्ताव नं. ८ माथि व्यापक छलफल गर्दा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवन निर्माणको लागि मन्त्रालयले छनौट गरेका वडाहरूमा स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा सञ्चालन सम्बन्धी कार्यविधि, २०७५ बमोजिम सार्वजनिक खरिद ऐन अनुसार टेन्डर प्रकृयाद्वारा कार्य अघि बढाउने सर्वसम्मतबाट निर्णय गरियो ।
९. निर्णय नं. ९, प्रस्ताव नं. ९ माथि व्यापक छलफल गर्दा लिखु गाउँपालिकाको शिक्षा नियमावली, २०७५ तपसिल बमोजिम शंसोधन गर्ने सर्वसम्मतबाट निर्णय गरियो ।

विद्यमान व्यवस्था	संशोधित व्यवस्था	संशोधन गर्ने कारण
लिखु गाउँपालिका शिक्षा नियमावली २०७५ को नियम ५४ उपनियम ३ मा भएको व्यवस्था “उपनियम (१) वमोजिम आयोगवाट प्रकाशित सूचीमा करारका लागि कुनै उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएका उम्मेदवारले शिक्षक पदमा नियुक्ति हुन निवेदन नदिएमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा वढीमा एक शैक्षिक सत्रका लागि योग्यता पुगेका कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।” तर आधारभूत तह ६-८ र माध्यमिक तह ९-१२ को विज्ञान विषय मात्रको हकमा एउटै विज्ञापन दूई पटक सम्म प्रकाशन गर्दा पनि अध्यापन अनुमति पत्र सहितको योग्यता पुगेको उम्मेदवार उपलब्ध	लिखु गाउँपालिका शिक्षा नियमावली २०७५ को नियम ५४ उपनियम ३ “उपनियम (१) वमोजिम आयोगवाट प्रकाशित सूचीमा करारका लागि कुनै उम्मेदवार नरहेमा वा सूचीमा समावेश भएका उम्मेदवारले शिक्षक पदमा नियुक्ति हुन निवेदन नदिएमा व्यवस्थापन समितिले शिक्षक छनौट समितिको सिफारिसमा वढीमा एक शैक्षिक सत्रका लागि योग्यता पुगेका कुनै व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।” तर आधारभूत तह ६-८ र माध्यमिक तह ९-१२ को विज्ञान विषय मात्रको हकमा एउटै विज्ञापन दूई पटक सम्म प्रकाशन गर्दा पनि अध्यापन अनुमति पत्र सहितको योग्यता पुगेको उम्मेदवार उपलब्ध	नियुक्ति प्रयोजनको लागि आवश्यक योग्यता प्राप्त गरेको भन्ने वाक्यांशले सबै विषयगत शिक्षक पदलाई एउटै किसिमको व्यवस्था रहेको देखिन आएको । तर हाम्रो जस्तो दुर्गम क्षेत्रमा विज्ञान विषयमा योग्यता पुगेको भन्नाले अध्यापन अनुमति पत्रलाई समेत जनाउने हुँदा उम्मेदवारको अभाव हुन गईरहेको अवस्था, जसको कारण विद्यालयको नियमित पठनपाठनमा बाधा पुगेको ।

व्यक्तिलाई करारमा शिक्षक नियुक्ति गर्न सक्नेछ ।”	हुन नसकेमा तेस्रो पटकको विज्ञापनमा अध्यापन अनुमति पत्र प्राप्त गर्न नसकेका योग्यता पुगेका उम्मेदवारलाई शिक्षक छनौट परीक्षामा समावेश गराउन सकिनेछ ।	
--	--	--

निर्णय नं. १०, प्रस्ताव नं. १० माथि व्यापक छलफल गर्दा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम परीयोजनाको लागि विद्यालयहरुबाट प्राप्त हुन आएका प्रस्ताव उपर देहाय बमोजिम प्राथमिकताक्रम निर्धारण गरी श्री शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमि भक्तपुर मा कार्यान्वयनका लागि पठाउने सर्वसम्मतबाट निर्णय गरीयो ।

तपसिल

क्र.स.	विद्यालयको नाम	परीयोजनाहरुको नाम								कैफियत
		पुस्तकालय	खेल मैदान मर्मत / सम्भार	खेल मैदान निर्माण	कम्प्युटर तथा सूचना प्रविधि	हरीत विद्यालय	विद्यालय घेराबारा	विज्ञान प्रयोगशाला	गणित शिक्षक व्यवस्थापन	
१	यसम मायसम .वि.	१	-	-	-	-	-	-	-	
२	जनजीवन मा .वि. वाचु	-	-	-	१	-	-	-	-	
३	जाल्पा मा .वि. टारकेरावारी	-	-	१	-	-	-	-	-	
४	ग्रा .वि.मा .सि.यु. गाम्नाड्टार	-	१	-	-	-	-	-	-	
५	भीमसेनस्थाम मानमर्देश्वर .वि.	-	-	-	२	-	-	-	-	
६	ज्ञान ज्योती मा .वि. सिंहदेवि	-	-	३	-	२	-	१	१	
७	च्युरीडाँडा मा .वि. च्युरीडाँडा	२	-	२	३	-	-	२	-	
८	लेति मालेति .वि.	-	-	-	-	१	१	-	-	
९	राम्चे ग्राम विकास आ.वि.	३	-	४	४	३	-	-	-	

